



मिति: २०७५।१२।२१

स्नातकोत्तर (M. Sc.) तहमा रिक्त स्थानमा भर्नाका लागि पुनः आवेदन सम्बन्धी

सूचना ।

शैक्षिक वर्ष २०७५।७६ मा यस क्याम्पसको स्नातकोत्तर (M. Sc.) तहका केही कार्यक्रमहरूमा भर्ना नभइ तथा भर्ना रद्द भइ निम्नानुसार स्थान रिक्त रहन गएको तथा यस पछि भर्ना रद्द गरि थप स्थान रिक्त हुन गएमा ती सबै स्थानहरूमा भर्ना हुन चाहने आवेदकहरूको लागि पुनः आवेदन फाराम भर्न यो सूचना प्रकाशन गरिएको छ ।

यस अघिको प्रथम चरणको भर्ना कार्यक्रम (प्रथम/दोश्रो/तेश्रो) बाट भर्ना भएका निम्न लिखित कार्यक्रमका आवेदकहरूको सङ्ख्या “Information Brochure 2075” को बुँदा नं २.५ अनुसार Full fee तथा Sponsored Seats को ६०% नपुगेकोले यस शैक्षिक वर्षको लागि ती कार्यक्रमहरू स्थगित गरीएको छ । सो कार्यक्रमहरूमा भर्ना भएका आवेदकहरूले यसै सूचनामा उल्लिखित रिक्त स्थानहरूमा पुन आवेदन दिन सक्ने छन् । यस पछिको कुनै पनि आवेदन आह्वानमा पुनः आवेदन दिन नचाहने आवेदकहरूले क्याम्पसमा सम्पर्क राखि भर्ना हुँदाका बखत बुझाएको सम्पूर्ण रकम फिर्ता लिन सक्नेछन् ।

यो शैक्षिक वर्षलाई स्थगन गरिएका कार्यक्रमहरू:

1. Technology and Innovation Management
2. Material Science and Engineering

➤ पुनः आवेदनका लागि २०७५ चैत २४ र २५ गते ११:०० बजेदेखि ३:०० बजे सम्म पुल्चोक क्याम्पसको सूचना प्रविधि केन्द्रमा उपलब्ध फाराम भरी बुझाउनु पर्नेछ । फाराम बुझाउँदा प्रति विषय रू ३००।- का दरले शुल्क लाग्नेछ ।

➤ इन्जिनियरिङ्ग अध्ययन संस्थानद्वारा लिइएको स्नातकोत्तर (M. Sc.) तहको प्रवेश परीक्षा २०७५ मा सम्मिलित भई उत्तीर्ण भएकाहरू मध्येबाट निम्न बमोजिम आवेदकहरूले पुनः आवेदन दिन सक्नेछन् :

- क) यस क्याम्पसमा यस भन्दा पहिलेका भर्ना कार्यक्रमहरूमा फाराम भर्न छुट भएकाहरू ।
- ख) यस क्याम्पसमा यस भन्दा पहिलेका भर्ना कार्यक्रमहरूमा फाराम भरि नाम प्रकाशित नभएकाहरू ।
- ग) कुनै पनि सूचिमा नाम प्रकाशित भइ भर्ना हुन छुट भएकाहरू ।
- घ) यस क्याम्पसको कुनै पनि कार्यक्रममा भर्ना भइसकेकाहरू ।

➤ हाल रिक्त सिट संख्या

क्रम सं.	कार्यक्रम	रिक्त स्थान सङ्ख्या
१.	Transportation Engineering Full Fee (16)	१
२.	Hydropower Engineering Full Fee (22)	१



त्रिभुवन विश्वविद्यालय
TRIBHUVAN UNIVERSITY
इन्जिनियरिङ्ग अध्ययन संस्थान
INSTITUTE OF ENGINEERING
पुल्चोक क्याम्पस
PULCHOWK CAMPUS



5-521260
5-521611
5-522104
5-522809

पुल्चोक, ललितपुर
Pulchowk, Lalitpur

३.	Energy for Sustainable Social Development Full Fee (40)	१
४.	Energy Systems Planning and Management Regular (25)	१
५.	Energy Systems Planning and Management Full Fee (26)	३
६.	Climate Change and Development Regular (33)	१
७.	Climate Change and Development Full Fee (34)	१
८.	Energy Efficient Buildings Full Fee (42)	१
	Total	१०

हाल सम्म उपरोक्त बमोजिम रिक्त स्थान भएतापनि सूची प्रकाशन पूर्व भर्ना रद्द भई कुनै पनि कार्यक्रममा थप स्थान रिक्त रहन गएमा सो रिक्त स्थान समेत संलग्न गरि सूची प्रकाशन गरिनेछ ।

- भर्ना भइसकेका आवेदकहरूले भर्ना रद्द गरेको खण्डमा तथा भर्ना भइसकेकाहरूले पनि आवेदन दिन सक्ने भएकोले निज भर्ना भएको कार्यक्रममा स्थान रिक्त हुन आउन सक्नेछ । तसर्थ आफूलाई इच्छा लागेका सबै कार्यक्रमहरूमा प्राथमिकता राख्न सूचित गरिन्छ ।
- उपरोक्त आवेदकहरूले दिएको आवेदनको आधारमा प्रवेश परीक्षाको योग्यताक्रमानुसार निम्न भर्ना कार्यक्रम अनुसारका सूची प्रकाशन गरिनेछ ।

स्नातकोत्तर (M. Sc.) तहको पुन आवेदनको भर्ना कार्यक्रम

सि. नं. कार्यक्रम	मिति र समय
१. आवेदन फाराम भर्ने	: २०७५/१२/२४ र २५ गते बिहान ११:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म ।
२. चौथो सूची प्रकाशन	: २०७५/१२/२६ गते बिहान १०:०० बजे ।
३. चौथो सूची उपर दाबि विरोध	: २०७५/१२/२६ गते बिहान ११:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म ।
४. संशोधित चौथो सूची प्रकाशन	: २०७५/१२/२६ गते साँझ ६:०० बजे ।
५. चौथो सूचीको भर्ना	: २०७५/१२/२७ गते बिहान ११:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म ।
६. पाँचौं सूची प्रकाशन	: २०७५/१२/२८ गते बिहान १०:०० बजे ।
७. पाँचौं सूची उपर दाबि विरोध	: २०७५/१२/२८ गते बिहान ११:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म ।
८. संशोधित पाँचौं सूची प्रकाशन	: २०७५/१२/२८ गते साँझ ६:०० बजे ।
९. पाँचौं सूचीको भर्ना	: २०७५/१२/२९ गते बिहान ११:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म ।
१०. यस पछिका भर्ना कार्यक्रमका लागि सूचना	: २०७६/०१/०२ गते ।

द्रष्टव्य :

- उपरोक्त कार्यक्रमहरूका दिन सार्वजनिक विदा वा आकस्मिक विदा परेमा समेत भर्ना समितिको कार्यालय खुला रहने तथा सम्पूर्ण भर्ना कार्यक्रमहरू यथावत रहने ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

भर्ना समिति २०७५
पुल्चोक क्याम्पस